



चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७९।०९।०६ गतेको गाउँ कार्यपालिका बैठकको निर्णयहरू

१. स्थानीय तहको कार्य प्रकृया र उपलब्धीहरूको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिन, आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरूको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषय क्षेत्रहरू निर्धारण गरेको छ । यस कार्यमा सहजिकरणका लागि खटिई आउनु भएका प्रशिक्षकहरूबाट प्रशिक्षण समेत सम्पन्न भई सकिएको हुँदा उक्त कार्यविधि अनुसार यस चामे गाउँपालिकाले आ.व. २०७८।०७९ मा सम्पादन गरेका कार्यहरूको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उपलब्ध गराईएको सूचना प्रविधिमा आधारित ढाँचा अनुसार स्वमूल्याङ्कन गर्दा निम्न विषयक्षेत्रहरूमा निम्नानुसार अंकभार प्राप्त भएको हुँदा प्राप्त नतिजा आजको कार्यपालिकाको बैठकबाट अनुमोदन गरी कार्यालयको वेबसाईट तथा सूचना पाटी मार्फत सार्वजनिक गर्ने साथै जिल्ला समन्वय समिति, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखरा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने सर्वसम्मत निर्णय गरियो ।

तपसिल

सि.नं.	स्वमूल्याङ्कनका विषय क्षेत्र	पूर्णाङ्क	प्रासाङ्क	कैफियत
१	शासकीय प्रवन्ध	९	८	
२	संगठन तथा प्रशासन	८	६	
३	वार्षिक बजेट तथ योजना व्यवस्थापन	११	६	
४	वित्तीय एवं आर्थिक व्यवस्थापन	११	७	
५	सार्वजनिक सेव प्रवाह	१६	११.७५	
६	न्यायिक कार्यसम्पादन	७	७	
७	भौतिक पूर्वाधार	१३	३.५	
८	सामाजिक समावेशिकरण	१०	७.५	
९	वातावरण संरक्षण तथा विपद् व्यवस्थापन	९	२.५	
१०	सहकार्य समन्वय	६	३.५	
	कुल जम्मा प्रासाङ्क:	१००	६२.७५	



चामे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

२. चामे गाउँकार्यपालिका सदस्यहरूको असल अभ्यास आदान प्रदान कार्यक्रम तथा अवलोकन भ्रमण पुष २५ गते राख्ने निर्णय गरियो । साथै कर्मचारीहरूको सोही कार्यक्रम यही पुस १२ गते राख्ने निर्णय गरियो ।
३. चामे गाउँपालिकाको कार्यक्षेत्रभित्र हिमपात तथा पहिरो व्यवस्थापनको लागि चामे गाउँपालिकामा रहेको हिउँफाल्ने मेसिनलाई आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरियो ।
४. श्री लोकप्रिय मा.वि.को च.न. १०१ मिति २०७९।०८।२७ गतेको निर्णय तथा प्राप्त पत्रानुसार तहाँ विद्यालयको निमावि तह तृतीय श्रेणीको रिक्त रहेको विज्ञान विषयको दरबन्दीलाई विद्यालयको माग र आवश्यकतालाई हेरी उक्त दरबन्दीलाई निमावि तह तृतीय श्रेणीको नेपाली विषयमा विषय परिवर्तन गर्ने निर्णय गरियो । साथै नेपाली विषयको दरबन्दीमा गौरिशंकर आधारभूत विद्यालयमा कार्यरत श्री **छोटे लाल तामाङ** लाई दुवै विद्यालयको व्यवस्थापन समितिको निर्णय तथा सहमतिका आधारमा उक्त निमावि तह तृतीय श्रेणीको नेपाली विषयको दरबन्दीमा सरुवा सहमति दिने निर्णय गरियो । लोकप्रिय माविको प्रावि तह तृतीय श्रेणीमा कार्यरत श्री शंकर गुरुङ सेवा निवृत्त भइसकेको हुँदा उक्त रिक्त दरबन्दी सहित प्रावि तहको थप एक दरबन्दी गौरिशंकर आधारभूत विद्यालयमा दिने निर्णय गरियो ।
५. इन्जिनियरिङ एडभाइजरी प्रा लि, ललितपुरबाट मिति २०७९।०७।२७ गते प्राप्त भएको चामे गाउँकार्यपालिकाको कार्यालय, चामे मनाङको प्रस्तावित संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन (O and M) स्वीकृत गर्ने निर्णय गरियो ।



चामे गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

📠फ्याक्स : ०६६- ४४०१७०


Email:chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

चामे गाउँपालिका, मनाङ्ग

गाउँ कार्यपालिकाको कार्यालयको संगठन संरचना





चामे गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

६. चामे गाउँपालिकाबाट मिति २०७९।०८।२३ गते दोस्रो पटक माग भएको सूचना बमोजिम यस कार्यालयलाई श्री रिजेश उपरकोटीबाट प्राप्त भएको यस गाउँपालिकाको प्रतिक चिह्न (लोगो) स्वीकृत गर्ने साथै सूचनामा उल्लेख गरिएको पारिश्रमिक रकम भूक्तानी गर्ने निर्णय गरियो।
७. नमुना विद्यालय अन्तर्गत श्री लोकप्रिय माविलाई चालु आ.व. २०७९/८० मा प्राप्त भएको रु १,१०,००,०००।- (अक्षरूपी एक करोड दश लाख मात्र।) मध्ये थप भौतिक संरचना तथा भान्सा र लाइब्रेरी डिजाइनका लागि डिपिआर गर्न रु १०,००,०००।- (अक्षरूपी दश लाख) विनियोजन गर्ने निर्णय गरियो।